

प्रेस विज्ञप्ति- २८५
Press Release- 285



लागू औषध नियन्त्रण व्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं।
मिति: २०७७।०७।२१ गते।

लागू औषध अफिम १० किलो ४०० ग्राम तथा मनोद्विपक पदार्थ सहित
सात जना मानिस पक्राउ ।

- लागू पदार्थको कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर तथा मातहत शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले मिति २०७७।०७।२० गते १६:०० बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा.वडा नं.८ रनियापुर स्थित सडक किनारामा दाहिने हातमा रातो रंगको झोला बोकी बसीरहेको अवस्थामा जिल्ला जाजरकोट, जुनीचाँदे गा.पा. वडा नं. २ बस्ने बर्ष ३७ को तिलक बहादुर शाहीलाई शंकास्पद अवस्थामा फेला पारी शरिर तथा झोला खानतलसी गर्दा निजले बोकेको झोला भित्र सेतो प्लाष्टिकका ११ वटा पोका बनाई राखिएको अवैध लागू औषध अफिम १० किलो ४०० ग्राम सहित पक्राउ गरिएको छ । निजलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको ।
- मिति २०७७।०७।१९ गते जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा.वडा नं. ४ बस्ने बर्ष २३ कि सोनी तामाडलाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम-१८ एम्पुल, बुप्रेनोर्फिन (नुफिन)-१८ एम्पुल र फेनारगन-२० एम्पुल गरी जम्मा ५६ एम्पुल सहित जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा.वडा नं.०६ बौद्ध तिनचुले बाट पक्राउ गरिएको ।
- मिति २०७७।०७।२० गते जिल्ला उदयपुर, उदयपुरगढी गा.पा.वडा नं. ६ बस्ने बर्ष ३० को ईन्द्र बहादुर अधिकारी र ऐ.ऐ. त्रियुगा न.पा. वडा नं. ५ बस्ने बर्ष २९ को अरुण विश्वकर्मालाई नियन्त्रित मनोद्विपक पदार्थ नाईट्राभेट २९८९ ट्याब्लेट, डाईजेपाम-२० एम्पुल, बुप्रिनोर्फिन (नुफिन)-२० एम्पुल र फेनारगन-२० एम्पुल गरी जम्मा ६० एम्पुल सहित जिल्ला काठमाण्डौं, कागेश्वरी मनहरा न.पा.वडा नं.०९ बाट पक्राउ गरिएको ।
पक्राउ परेका अरुण विश्वकर्मा यस पूर्व पनि लागू औषध नियन्त्रण व्यूरोद्वारा मिति २०७४।१२।१६ गते नियन्त्रित मनोद्विपक पदार्थ मुद्दामा डाईजेपाम १५१ एम्पुल, बुप्रिनोर्फिन ११५ एम्पुल र फेनारगन १४५ एम्पुल तथा नाईट्राभेट ४४२ ट्याब्लेट सहित पक्राउ परी २ बर्ष कैद सजाय पाएका व्यक्ति हुन् ।
- मिति २०७७।०७।२० गते जिल्ला रामेछाप खाडादेवी गा.पा. वडा नं. ७ बस्ने बर्ष २० को दिनेश महतलाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम-१०० एम्पुल, बुप्रेनोर्फिन (नुफिन)-१०० एम्पुल, र फेनारगन-१०० एम्पुल गरी जम्मा ३०० एम्पुल सहित जिल्ला काठमाण्डौं, टोखा न.पा.वडा नं.१० भण्डारीचोकबाट पक्राउ गरिएको ।
- मिति २०७७।०७।१९ गते जिल्ला नुवाकोट वेलकोटगडी न.पा.४ वडारे बस्ने बर्ष २७ को सञ्जु गुरुड र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को आले लामालाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम-६० एम्पुल, बुप्रेनोर्फिन (नुफिन)-६० एम्पुल र फेनारगन-६० एम्पुल गरी जम्मा १८० एम्पुल सहित जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा.११ त्रिपरेश्वरबाट पक्राउ गरिएको छ ।

निजहरु उपर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भईरहेको व्यहोरा जानकारी गराईएको छ ।

प्रहरी उपरीक्षक
(कृष्ण कुमार महत)
प्रवक्ता एवं सूचना अधिकारी
सम्पर्क नं. ९८५११३२७४३



लागू औषध
अफिम



नाईट्राभेट ट्याब्लेट

लागू औषध नाईट्राभेट
लुकाउ छिपाउ गरी
राखिएको स्पिकर

